

Stone Mountain र Clarkston क्लस्टरको कार्यक्षेत्रको समायोजन

नोभेम्बर 2, 2017 बेलुका 6:30 देखि 8:30 बजेसम्म

Freedom Middle School

बेलुका 6:00 बजे देखि 6:35 बजेसम्म	साइन इन गर्नुहोस्	लवी
बेलुका 6:35 बजे देखि 7:05 बजेसम्म	स्वागत तथा संक्षिप्त विवरण	क्याफेटेरिया
बेलुका 7:10 बजे देखि 8:25 बजेसम्म	साना समूहमा सुझाव संकलन	निर्धारित कक्षाकोठाहरू

प्राथमिक मापदण्ड

1. भौगोलिक निकटता
2. शिक्षण क्षमता
3. अपेक्षित भर्ना सङ्ख्या

द्वितीयक मापदण्ड

1. सुरक्षा तथा ट्राफिक अवस्था
2. अघिल्लो पटक गरेको कार्यक्षेत्र समायोजन
3. विशेष कार्यक्रमहरूको सन्तुलन
4. स्कूल फिडर सम्बन्धन
5. अक्षत छिमेकी स्कूलहरू
6. प्रभावकारी तथा मितव्ययी कार्यसञ्चालन

साना समूहका लागि ध्यान दिनुपर्ने प्रश्नहरू

1. प्राकृतिक भौगोलिक अवरोध तथा घरमालिकहरूको संगठनहरू जस्ता कुराहरूको आधारमा कुन-कुन क्षेत्रहरूलाई एकसाथ राखिनुपर्छ र किन?
2. विद्यार्थीहरू स्कूल जाँदा तथा स्कूलबाट घर फर्कँदा उनीहरूको सुरक्षा तथा समयमै सवारी पाउने कुरालाई प्रभाव पार्न सक्ने के-कस्ता ट्राफिक समस्याहरू छन्?
3. तपाईंको क्षेत्रमा आफ्नो बच्चाको भर्नाको सम्बन्धमा भावी निर्णयमा प्रभाव पार्न सक्ने कुनै आवासीय योजना वा पुनर्निर्माण योजनाहरू छन्?
4. तपाईंको स्कूलमा हामीलाई थाहा हुनुपर्ने कुनै विशेष कार्यक्रमहरू छन्?

सुझाव संकलन बैठकका सहभागीहरूका लागि आधारभूत नियमहरू

- कर्मचारीहरूले माथि उल्लिखित मापदण्डसँग सम्बन्धित सुझाव एवम् प्रतिक्रियालाई मात्र ध्यानमा राख्न सक्नेछन्
- स्कूल प्रणालीका कर्मचारीहरूले सबै उपयुक्त सुझाव एवम् प्रतिक्रियाहरू लिनेछ र तिनमाथि विचार गर्नेछ
- विकल्पहरू तयार पार्दा कर्मचारीहरूले विभिन्न परिप्रेक्ष्य र लोजिस्टिकल सीमाहरूको सन्तुलन मिलाउनुपर्ने भएकाले सबै सुझावहरूलाई समायोजन गर्न सकिँदैन
- कृपया एक-अर्काको विचारहरूको सम्मान गर्नुहोस्
- कुनै पनि प्रश्न भएमा, नोट कार्डमा लेखेर, वा वेबसाइट मार्फत वा (तल उल्लेखित ठेगानामा) मेल मार्फत पेश गर्नुहोस्

चरण 2 को बैठक सम्बन्धी जानकारी

नोभेम्बर 30, 2017 - Freedom Middle School

बेलुका 6:30 बजे देखि 8:30 बजेसम्म

स्कूलको कार्यक्षेत्रको समायोजन सम्बन्धी विकल्पहरूको प्रस्तुती

अनलाइन सम्पर्क:

www.dekalbschoolsga.org/redistricting

पत्राचार ठेगाना:

1780 Montreal Rd.
Tucker GA, 30084